



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



अनामनगर, काठमाडौं

☎ ०१-४७७१९८१, ४७७१९८२, ४७७१९८४ फ्याक्स नं- ०१-४७७१९८३ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं.:- २२४।०७८-७९, मिति :- ०७९।०३।३१

लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने **नेपाली सेनाको** मिति २०७८।१२।१७ गते प्रकाशित विज्ञापन नं. ०७८/७९/७७(खुला तथा समावेशी), **सैन्य** पदमा **श्री उपत्यका कमाण्ड हेड क्वार्टर, नारायणहिटी व्यारेक, काठमाडौं**बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षा कार्यक्रम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत **संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७(संशोधन सहित)**को पालना गर्ने गराउने गरी तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा २ (दुई) घण्टा अगावै पुग्नु पर्नेछ। **परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।**

तपशिल

परीक्षा कार्यक्रम

विज्ञापन नं.	पद	विषय	लिखित परीक्षाको मिति र समय	अवधि
०७८/७९/७७ (खुला तथा समावेशी)	सैन्य	अंग्रेजी, नेपाली, गणित, सामान्य ज्ञान (विषयगत र वस्तुगत)	२०७९।०४।१४ गते, बिहानको ११:०० बजे	२ घण्टा ३० मिनेट

लिखित परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको दर्ता नं.	संख्या	परीक्षा भवन
१.	VC२ देखि VC५९७ सम्म	२०० जना	श्री टेक्सास कलेज (क), मित्रपार्क
२.	VC६०१ देखि VC१३३८ सम्म	२५० जना	श्री टेक्सास कलेज (ख), मित्रपार्क
३.	VC१३४० देखि VC१९८७ सम्म	१६१ जना	श्री ब्रिलियन्ट कलेज (क), सिफल
४.	VC१९९७ देखि VC२६६३ सम्म	१६१ जना	श्री ब्रिलियन्ट कलेज (ख), सिफल
५.	VC२६६७ देखि VC३५५९ सम्म	२०० जना	श्री लोक सेवा आयोग, काठमाडौं कार्यालय (क), अनामनगर
६.	VC३५६७ देखि VC४३९२ सम्म	२०० जना	श्री लोक सेवा आयोग, काठमाडौं कार्यालय (ख), अनामनगर

द्रष्टव्य १:-

१. परीक्षा सञ्चालन हुने दिन आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन।
२. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ।
३. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू र क्याल्कुलेटर लैजान निषेध गरिएको छ।
४. वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ।



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



अनामनगर, काठमाडौं

☎ ०१-४७७१९८१, ४७७१९८२, ४७७१९८४ फ्याक्स नं- ०१-४७७१९८३ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

५. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २ घण्टा अगावै परीक्षा भवनमा आइपुगनुपर्नेछ ।
६. परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।

द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू:

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तीमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि पिउने पानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा भौतिक दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्न पाइने छैन ।
६. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको जानकारी यस कार्यालयको टेलिफोन नं. ०१-४७७१९८५ वा मोवाइल नम्बर ९८४१७७७६७०, ९८५८०४२२७१ वा उपत्यका कमाण्ड हेड क्वार्टर, नारायणहिटी व्यारेक, काठमाडौंको फो नं. ०१-४४१३३४२ वा मोवाइल नं ९८६२२७४१२० मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ ।

.....
(अभिराज डाँगी)
शाखा अधिकृत

.....
(लक्ष्मीप्रसाद पराजुली)
शाखा अधिकृत

.....
(चन्द्रकान्त निरौला)
उपसचिव